

# संसोधित सडक यातायात कानुन 2024को मुख्य बुदाहरु

~साइकल यातायात नियम परिवर्तन हुने छ~

## 1 जरिवाना तिर्नुपर्ने भयो

१६ बर्ष या सो भन्दा माथिको ब्यक्तिले सिग्नल (गाडीको बत्ति) बेवास्ता गरेमा, र, अस्थाई रोक चिन्हमा नरोक्नु भयो भने, यातायात उल्लंघन सूचना प्रणाली अनुसार जरिवाना लाग्नेछ।

## 2 दण्डको सुदृढीकरण

साइकल चलाउदा मोबाइलको प्रयोग र मादक पदार्थ सेवन गर्न जरिवाना लाग्नेछ।

## 3 सुरक्षाको सुनिश्चित

साइकल को दायातर्फ कार गुड्दा ※1

कार सुरक्षाको लागि साइकल र कार बीचको दूरी र गति नियंत्रण गर्नपर्ने अनिवार्य भयो। साइकल संभव भए सम्म सडको बाया साईडमा चलाउनुपर्ने अनिवार्य भयो।


※1 यसले कार र साइकल बीच पर्याप्त ठाउ नभएको जनाउछ।

2024 मे महिना २४ तारिख जारी भएको संसोधित यातायात कानुन अनुसार,

1 र 3 जारी भएको मिथी देखि २ बर्ष भित्र, 2 ६ महिना भित्रमा लागू हुने छ !



# सुरक्षित साइकल प्रयोग गर्न पाच नियम पालना गरौं !



## 1 सामान्यतया सडकको बायातर्फ चलाउने, फुटपाथ प्रयोग गर्दा पैदल यात्रीलाई प्राथमिकता

साइकल एक प्रकारको कार हो, त्यसैले गाडी चलाउने सडकहरू प्रयोग गर्नुपर्छ। र सडकको बायाँ तर्फ बाट चलाउनु पर्छ। यद्यपि, त्यहाँ अपवादहरू छन्। तपाईंलाई फुटपाथमा सवारी गर्न अनुमति दिइन्छ।

### अपवाद



### त्यहा कुनै चिन्ह नभए पनि

- १३ बर्ष मुनिको बच्चा
- ७० बर्ष भन्दा माथि
- शारीरिक अपांगता भएको
- गाडी सडक खतराजनक अवस्था

## 3 रातीमा बत्तिको प्रयोग

लाइट को प्रयोग गर्दा आफूलाई अगाडि हेर्नु मात्रै नभएर अन्य सवारी साधनलाई नि सबधानी अपनाउन सहयोग पुग्छ।

## 4 सवारी चलाउदा मादकपदार्थ सेवन निषेध

साइकल एक प्रकारको कार हो। मादकपदार्थ सेवन गरेर सवारी चलाउन मनाही। अवश्य पनि, बच्चाहरू मादकपदार्थ सेवन गर्नु हुँदैन।

## 2 चौराह जस्तो सिग्नल (गाडीको बत्ति) अस्थायी रोक चिन्ह हेरेर, सुरक्षाको जाँच गरौं

यदि सडकमा रोक (STOP) चिन्ह भएको देख्नु भयो भने रोकन अनिवार्य छ। र रोकेर दाया बाया हेरीमात्रै अगाडि बढाउनुहोस्। त्यस्तो चिन्ह नभएपनि, दायाँ बायाँ राम्ररी देख्न नसक्ने ठाउँमा बिस्तारै साइकल चलाउनुहोस् र सुरक्षा जाँच गर्नुहोस्।

## 5 हेल्मेटको प्रयोग



अप्रिल २०२३ बाट साइकल चलाउदा हेल्मेटको प्रयोग गरिनुपर्ने नियम जारी भएको छ। हेल्मेटको प्रयोगले तपाईंको टाउको जोगाउन मद्दत गर्छ। साइकल दुर्घटनामा ज्यान गुमाएकोहरूमध्ये आधाभन्दा बढीको टाउकोमा गम्भीर चोट लागेको छ। (२०२१-२०२३ हयोगो दुर्घटना रेकर्ड अनुसार) तसर्थ सुरक्षाको लागि हेल्मेटको प्रयोग गरौं।

# सवारी हेल्मेटको प्रयोग गरौं

1 सबै साइकल प्रयोगकर्ताले हेल्मेट प्रयोग गर्ने प्रयास गर्न कर्तव्य हो।

2 सुरक्षा जनाउने चिन्ह भएको हेल्मेटको मात्रै प्रयोग गरौं ।



JIS मार्क



SG मार्क



JCF मार्क



JCF मार्क

त्यहाँ अन्य सुरक्षा मापदण्डहरू छन् जस्तै CE मार्क (EN1078) र CPSC मार्क।